

साल्पासिलिछो गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
चौकीडाडा,भोजपुर

विधुतीय शासन र सूचना प्रविधि को प्रतिबेदन-२०७५

**परिचय**

साल्पासिलिछो गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय,चौकीडाडा,भोजपुर एकदमै बिकट गाउँपालिका हो। भौगोलिक बिकट रहेको यो क्षेत्र मा आय आर्जन का थुप्रै श्रोत भए ता पनि आर्थिक विकास का सूचक हरु अध्यन गर्दा यो ठाउँ पछि परेको छ । LGCDP बाट प्राप्त अनुदान कोटामा यस गाउपालिका ले एक जना सूचना प्रबिधि अधिकृत लाई करार सेवा मा नियुक्त गरियो । गाउपालिका मा भएको बजेट र LGCDP Fund बाट यस गाउँपालिका मा सूचना प्रबिधि सामग्री को खरिद भइ सूचना प्रबिधिको पुर्बाधार विकास भएको छ ।सूचना प्रबिधिको क्षेत्र मा भएका सफलता का कथा हरु तल प्रस्तुत भएको छ ।

**१.गाउँपालिका मा वेबसाइट सुचारु:**

**बिगत:** बिगतमा हेर्दा यो ठाउमा सूचना प्रधान गर्ने माध्यम हरु को अवस्था नियुन थियो, सूचना हरु सम्प्रेषण गर्न एफ.एम को माध्यम भएनि त्यति प्रभाबकारी थिएन, फेसबुक पेज हरु थिएन।

**हाल:**

यस साल्पासिलिछो गाउपालिका मा नेपाल सरकार को मापदण्ड मा रहेको वेबसाइट सुचारु भएको छ । गाउँपालिकाको वेबसाइट मा जन प्रतिनिधी र कर्मचारी को विवरण, कार्यक्रम तथा परियोजनाहरु, विधुतीय शुसासन सेवा, सूचना तथा समाचार, प्रतिबेदन हरु को सम्पूर्ण विवरण हेर्न पाइन्छ येस का साथै गाउँपालिका को फेसबुक पेज, युट्युब अकाउन्ट पनि संचालन गरिएको छ ।

**२.CCTV camera जडान:**

**बिगत:** बिगत लाई हेर्ने हो भने गाउपालिका मा भैरहेका क्रियाकलाप नियाल्न कुनै पनि विधुतीय उपकरण हरु को प्रयोग गरिएको थिएन, गाउपालिका मा भैरहेका क्रियाकलाप हरु नियाल्न cctv क्यामेरा को जडान गरिएको थिएन ।

**हाल:**

साल्पासिलिछो गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय,मा CCTV camera जडान भएको छ । अहिले यो गाउँपालिका मा ६वटा CCTV camera जडान गरिएको छ । अहिले यो क्यामेराबाट गाउँपालिका मा भैरहेका सम्पूर्ण क्रियाकलाप हरु हेर्ने गरिन्छ ।

३. E-attendance:

बिगत: यो भन्दा अगाडी यस गाउँपालिका मा पुरानो शैली बाट हाजिरी, अर्थात register मा हाजिरी गर्ने गरिन्थ्यो।

हाल:

साल्पासिलिछो गाउँपालिका मा विधुतीय प्रणाली बाट हाजिरी को व्यवस्था गरिएको छ ।

४.जन प्रतिनिधि र कर्मचारी लाई सूचना प्रबिधि तालिम:

बिगत: बिगत लाई हेर्ने हो भने यस ठाउँ का जन प्रतिनिधि र कर्मचारी मा सूचना प्रबिधि सम्बन्धि धेरै नै कम जानकारी भएको भेटियो । सूचना प्रबिधि ले कसरी फड्को मार्छ भन्ने कुरा मा ज्ञान कम भएको देखियो, यस ले पार्ने प्रभाव को बारे मा जानकारी थिएन ।

हाल:

सूचना प्रबिधि लाई चुस्त दुरुस्त बनाउन गाउँपालिका बाट यो तालिम संचालन गरिएको हो । यस तालिम बाट जन प्रतिनिधि, कर्मचारी, बिद्यालय का शिक्षक तथा बिद्यार्थी लाभान्वित भएका छन् । यस तालिममा सहभागी हरु ले वेबसाइट को बारे मा, फेसबुक को बारे मा, युट्युब अकाउन्ट को बारे मा , सूचना तथा संचार प्रबिधि को नीति को बारे , सूचना तथा संचारमा गाउँपालिका मा भएका उपलब्धि का बारे मा र आगामी दिनमा गर्न सकिने उपलब्धि को बारे चर्चा र तालिम गरियो ।

५.दर्ता चलानी,योजना तथा जग्गा को विवरण राख्ने सफ्टवेयर:

बिगत: बिगत लाई हेर्ने हो भने यस गाउँपालिका मा कागजात ब्यबस्थित गर्ने कुनै प्रकार को software थिएन ।

हाल:

गाउँपालिका प्रयोजन का लागि दर्ता चलानी को सफ्टवेयर बाट विभिन्न कार्यालय बाट आउने/जाने पत्र हरु लाई ब्यबस्थित गर्न सफ्टवेयर अन्तिम चरण मा पुगेको छ । गाउँपालिकाका योजना हरु को विवरण डिजिटल प्रणाली मा राख्न योजना सफ्टवेयर आगामी आर्थिक वर्ष बाट लागु हुने छ । यस बाट उपभोक्ता समिति, प्राबिधिक, र योजना शाखा लाई सहयोग पुग्ने छ । यस का साथै जग्गा को क्षेत्रफल र कित्ता नो. राखिने छ ।

६.ग्रुप sms प्रणाली: साल्पासिलिछो गाउँपालिका ले Group sms संचालन मा ल्याएको छ ।

यो सेवा सुचारु भएपछि गाउँपालिका बाट सम्पूर्ण sms अब यो सिस्टम बाट प्रबाह गरिन्छ ।

यो सिस्टम बाट एकइ चोटी बिभिन्न group मा पठाउन सकिन्छ ।

७. इन्टरनेट सुबिधा: साल्पासिलिछो गाउँपालिका मा इन्टरनेट सुबिधा पुगेको छ । बिधुतिय माध्यम बाट हुने सम्पूर्ण कामहरु गर्न सहज बाताबरण सिर्जना भएको छ । आगामी वर्ष यो इन्टरनेट हरेक वडा मा पुर्याउने लक्ष्य राखिएको छ । इन्टरनेट को माध्यम बाट पाउने सेवा सुबिधा बाट कोइ पनि बन्चित नहोस् भन्ने हेतु ले यो कार्य लाई अगाडी बडाइएको हो ।

८. बिधुतिय सूचना पार्टी को अबधारना: सुचना सम्प्रेषण गर्न बिधुतिय सूचना पार्टी को व्यवस्था गरिने भएको छ । यस को लागि आवश्यक पुर्बाधार हरु जोडिने क्रम मा छ ।

१.गाउँपालिका को वेबसाइट:-

साल्पासिलिछो गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय  
प्रदेश नं १, भोजपुर, नेपाल

गृहपृष्ठ परिचय वडा कार्यालयहरु कार्यक्रम तथा परियोजना विधुतीय सुसासन सेवा प्रतिवेदन सूचना तथा जानकारी ग्यालरी सम्पर्क

भरतब दत्ता  
सामाजिक सुरक्षा  
नागरिक वडापत्र  
नमना प्रसन्न

सूचना

- बिरुवा वितरण सम्बन्धमा  
मिति: 06/26/2018 - 14:24  
उपरोक्त बिध्वमा यस साल्पासिलिछो गाउँपालिका वेबसाइट अन्तर्गत कृषि सेवा शासाम् आ व २०१७/०१५ को वार्षिक स्थितिकर्त कार्यक्रम अनुसार तेस्रो घौमासिक को लक्ष्य अनुसार अर्धेको क्षेत्र विस्तार को लागि ५०...
- इर्ख खोला पूल को अनुगमन गर्नुहुदै अचक्ष्य ज्यु  
मिति: 05/27/2018 - 14:21
- बिबाह दत्ता  
मिति: 05/27/2018 - 14:08
- सम्बन्धिछेध  
मिति: 05/27/2018 - 14:02

जन प्रतिनिधि

महेश राई  
अध्यक्ष

पदाधिकारी


साल्पासिलिछो गाउँपालिका  
प्रदेश न. १ मा रहेको भोजपुर जिल्ला को सात वटा गाउँपालिका मध्ये साल्पासिलिछो गाउँपालिका पनि एउटा हो । नेपाल सरकारको निष्-र्यानुसार देशभरी गठन भएका ४६० गाउँपालिका मध्ये एक गाउँपालिका हो । यस क्षेत्रमा जम्मा ६ वटा वडा छन् । कुलुंग १,२ चौकीडाडा ३,खाटमा ४ र दोभान ५,६ जिल्लाको सदरमुकाम भोजपुर देखि टाढा रहेको यस गाउँपालिकामा आफ्नै खालको धार्मिक,

www.salpaslichhomun.gov.np

२.बिधुतिय हाजिरी प्रणाली:-




३. सूचना प्रबिधि सम्बन्धि तालिम






४. योजना तथा दर्ता चलानी सफ्टवेयर





५. Group SMS प्रणाली:-



६. फेसबुक पेज



Post a status update



18

5



Only you can see this preview



Salpasilicho Rural municipality  
Sponsored



Create a slideshow ad for your business today.

Create Ad



मंगल रेग्मी

11 hours ago · 🌐